



नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ६९) काठमाडौं, जेठ १५ गते, २०७६ साल (अतिरिक्ताङ्क ३(क+१))

भाग ३

नेपाल सरकार

अर्थ मन्त्रालयको

सूचना १

मूल्य अभिवृद्धि कर (एक्काइसौं संशोधन) नियमावली, २०७६

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “मूल्य अभिवृद्धि कर (एक्काइसौं संशोधन) नियमावली, २०७६” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२. मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६क. मा संशोधन : मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (यसपछि "मूल नियमावली" भनिएको) को नियम ६क. को उपनियम (२) को सट्टा देहायको उपनियम (२) राखिएको छ :-

"(२) सरकारी निकाय, सार्वजनिक सङ्घ, संस्था वा दर्ता भएको व्यक्तिले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढीको ठेक्कापट्टा दिँदा वा परामर्श सेवा लिँदा दर्ता भएको व्यक्तिसँग मात्र दिनु लिनु पर्नेछ ।"

३. मूल नियमावलीमा नियम ६ग. थप : मूल नियमावलीको नियम ६ख. पछि देहायको नियम ६ग. थपिएको छ :-

"६ग. ठेक्का वा करार अन्तर्गत वस्तु वा सेवा आपूर्ति

बापतको कर भुक्तानी सम्बन्धी विशेष व्यवस्था :

(१) सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्घ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु, सेवा वा दुवै आपूर्ति गरी सो बापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने कर रकमको पचास प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने कर बापतको रकम मात्र भुक्तानी गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम भुक्तानी गर्ने निकायले राजस्व शीर्षकमा जम्मा गरिदिएको व्यहोराको जानकारी सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्नेछ ।

खण्ड ६९) अतिरिक्ताङ्क ३(क+१)नेपाल राजपत्र भाग ३ मिति २०७६।२।१५

(३) उपनियम (१) बमोजिम जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले बुझाउनु पर्ने करमा मिलान गर्न पाउनेछ । "

४. मूल नियमावलीमा नियम ७ख. थप : मूल नियमावलीको नियम ७क. पछि देहायको नियम ७ख. थपिएको छ :-

"७ख. अभिलेख अद्यावधिक गर्ने अवधि : दर्ता भएका व्यक्तिले आफ्नो अभिलेख संवत् २०७७ साल असार मसान्तभित्र ऐनको दफा १०ग. बमोजिम बायोमेट्रिक प्रणालीमा अद्यावधिक गराउनु पर्नेछ । "

५. मूल नियमावलीको नियम १८ मा संशोधन : मूल नियमावलीको नियम १८ को,-

(१) उपनियम (१) को ठाउँठाउँमा रहेका "कुनै वस्तुको" भन्ने शब्दहरूको सट्टा "कुनै वस्तु वा सेवाको" भन्ने शब्दहरू राखिएका छन् ।

(२) उपनियम (६) मा रहेका "पाँच हजार रुपैयाँ" भन्ने शब्दहरूको सट्टा "दश हजार रुपैयाँ" भन्ने शब्दहरू राखिएका छन् ।

६. मूल नियमावलीको नियम ३९ मा संशोधन : मूल नियमावलीको नियम ३९ को उपनियम (५) मा रहेका "पचास प्रतिशत" भन्ने शब्दहरूको सट्टा "चालीस प्रतिशत" भन्ने शब्दहरू राखिएका छन् ।

७. मूल नियमावलीको नियम ४१ मा संशोधन : मूल नियमावलीको नियम ४१ को उपनियम (१) को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएको छ :-

"(ग) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र एल.पि. ग्यास) । "

८. मूल नियमावलीको नियम ४५ मा संशोधन : मूल नियमावलीको नियम ४५ को,-

(१) उपनियम (१) मा रहेका "दर्ता भएको मितिले" भन्ने शब्दहरू पछि "दफा २४ को उपदफा (३) को हकमा साठी दिनभित्र र दफा २४ को उपदफा (४) र दफा २५ को हकमा" भन्ने शब्दहरू थपिएका छन् ।

(२) उपनियम (२) पछि देहायको उपनियम (२क) थपिएको छ :-

"(२क) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) र (क१) बमोजिमका कूटनीतिक नियोग तथा कूटनीतिज्ञले कर फिर्ता प्रयोजनका लागि विभागमा सूचीकृत भएका फर्म तथा कम्पनी (रिफण्ड सप) बाट खरिद गरिएको वस्तु तथा सेवामा तिरेको कर विभागले तोकेको प्रक्रिया बमोजिम तीन दिनभित्र फिर्ता गरिनेछ ।"

९. खारेजी : मूल नियमावलीको नियम ५८क. खारेज गरिएको छ ।

सूचना २

अन्तःशुल्क (उन्नाइसौँ संशोधन) नियमावली, २०७६

अन्तःशुल्क नियमावली, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

अन्तःशुल्क ऐन, २०५८ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम "अन्तःशुल्क (उन्नाइसौँ संशोधन) नियमावली, २०७६" रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. अन्तःशुल्क नियमावली, २०५९ को नियम ३४ मा संशोधन :

अन्तःशुल्क नियमावली, २०५९ को नियम ३४ मा रहेको "अन्नको दानाबाट प्रति क्वीण्टल ६८.८ ओ.पी. शक्तिको कम्तीमा ३०.५७ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ ।" भन्ने शब्दहरूको सट्टा "अन्नको दानाबाट प्रति क्वीण्टल ६८.८ ओ.पी. शक्तिको कम्तीमा ४२ लिटर ई.एन.ए. मात्र उत्पादन गर्नु पर्नेछ । फलफूलबाट वाइन उत्पादन गर्ने प्रतिष्ठानहरूले प्रति किलो फलफूलबाट १२ प्रतिशत अल्कोहलको मात्रा भएको २ लिटर वाइन वा सोही अल्कोहल प्रतिशतलाई आधार मानी आनुपातिक रूपमा वाइन उत्पादन गर्नु पर्नेछ ।" भन्ने शब्दहरू राखिएका छन् ।

आज्ञाले,

लाल शंकर घिमिरे

नेपाल सरकारको सचिव